


२०७५ वैशाख १९ गते



वान टु वाचले early stage व्यवसायहरूकोलाई नेपालकै ठूलो private equity fund स्थापना गर्ने |

काठमाडौं – लगानी व्यवस्थापन कम्पनी वान टु वाचलेटु नर्थ एसोसिएट्स नामक private equity तथा venture capital कम्पनीसँगको साझेदारी घोषणा गरेको छ | यस साझेदारीको उद्देश्य नेपाल कै ठूलो private equity fund स्थापना गरी नेपालका अभिनव व्यवसायहरू सामु वित्तीय पहुँच पुर्याउनु हो |

वित्तीयपहुँचको विस्तार

नेपालकै अग्रगामी लगानी व्यवस्थापन कम्पनी वान टु वाचले फेरी पनि वित्तीय पहुँच विस्तार गर्न बाटो देखाइरहेको छ | २ करोड यूरो को SME fund स्थापना गर्ने उद्देश्यले वान टु वाचले टु नर्थ एसोसिएट्ससँगको साझेदारी घोषणा गरेको हो | काठमाडौं स्थित यी दुई व्यवसायको साझेदारीले नेपालको private equity तथा venture capital क्षेत्रको विकास गर्न उद्यमीहरूलाई व्यावसायिक सहायता प्रदान गरी लगानी जुटाउन समेत मद्दत गर्ने छ | यस साझेदारीले नेपाली SME हरूको व्यवसाय वृद्धिमा सहयोग पुर्याउन विदेशी तथा स्वदेशी सह-लगानी कार्यको प्रवर्द्धन गरी follow up investment तथा exit पनि सम्भव पार्दछ | यसरी वित्तीय पहुँचको विस्तार मार्फत व्यवसायहरूको उत्थानले देशको अर्थतन्त्रमा नै योगदान पुर्याउने गर्दछ |

बढ्दो विशेषज्ञता

वान टु वाच र टु नर्थ एसोसिएट्सको यस साझेदारीसँगै यस क्षेत्रको अनुभव र विशेषज्ञता पनि जोडिदै छ | टु नर्थ एसोसिएट्सको वान टु वाचको substantial शेयरमा लगानीले दुवै कम्पनीको SME Portfolio लाई एक जुट गर्नेछ | टु नर्थ एसोसिएट्सको अध्यक्ष सुमन जोशी भने वान टु वाचमा प्रबन्ध निर्देशकको भूमिका निर्वाह गर्नेछन् | जोशीले बैंकिंग क्षेत्रमा २४ वर्ष बिताएपछि सन् २०१४ माटु नर्थ एसोसिएट्स स्थापना गरेका हुन् | पूर्व बैंकर जोशीको आगमनले उनको विस्तृत लगानी व्यवस्थापन दक्षता र अनुभवका साथै उनको विशाल नेटवर्क पनि भित्रिने हुँदासमूहलाई अझ बलियो बनाउने छ |

विस्तृत सेवा

जोशीले प्रबन्ध निर्देशकको भूमिका वान टु वाचका संस्थापक विल्लेम ग्रिम्मिकसँग बाँड्ने छन् | कम्पनीका बहुमत शेयरधनी ग्रिम्मिकले भने अध्यक्ष तथा प्रबन्ध निर्देशकको भूमिकामा निरन्तरता दिनेछन् | विगतका छ वर्षदेखि नेपालमा बस्दै आएका उच्च नागरिक ग्रिम्मिकको पूँजी संकलन, पूँजी व्यवस्थापन तथा व्यवसाय विकासमा ध्यान केन्द्रित रहने छ | “नेपाली व्यवसायहरूको उत्थानमा हाम्रो सहयोग वित्तीय पहुँचमा मात्र सीमित हुने छैन,” भन्छन् ग्रिम्मिक | “हाम्रो सेवा र सहायताहाम्रा portfolio companies हरूलाई निर्वाह गरी उनीहरूको व्यापार व्यवसायलाई थप नयाँ उचाइमा पुर्याउने हाम्रो लक्ष्य छ |”